



नेपाल गजेट

नेपाल सरकारद्वारा प्रकाशित

खण्ड २] काठमाडौं फाल्गुन १६ गते २००६ साल]संख्या २८

अर्थ (आय) विभागको सूचना

(विषय — तराईमा फष्ट अफिस खोल्ने —)

१९५० सन्को नेपाल हिन्दुस्थान वाणिज्य सन्ध्यानुसार नेपाल सरकारले तराईको ५ विभिन्न स्थानहरूमा भन्सारहरू खोल्नुपर्ने र साही सन्ध्यानुसार भारतको ड्युटी माफी भै निकासी पैठारी हुने भएकामा महसूल लिने विषयको टिप्पणी श्री ५ महाराज तथा मौसूफका परामर्शदातृसभामा पेश हुँदा कष्टमअफिसहरू तालिम भै नफर्के सम्मलाई देहायका कुरामा देहायबमोजिम गर्ने गरी पौष १८ गतेमा निर्णय भयो भन्ने श्री ५ का सेक्रेटरीयट अफिसबाट लेखिआएका हुनाले सो बमोजिम गर्नु गराउनुहोला भनी जिल्ला बडाहाकिमहरूलाई देखी गइसकेको छ। यसको सूचना भन्सार गोश्वरालाई पनि गइसकेको छ।

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

(१६०)

(१) १ फेब्रुवरी १९५३ तदनुसार ०६ भाघ १६ गतेदेखि तराईका भन्सारहरू चालु गर्ने।

(२) ती भन्सारहरू निम्न लिखित ठाउँहरूमा राख्ने:—

(क) जोगवनी नजिक——विराटनगरमा

(ख) जयनगर नजिक——जनकपुरमा

(ग) रक्सौल नजिक——वीरगञ्जमा

(घ) नौतनवा नजिक——भैरहामा

(ङ) नेपालगञ्ज नजिक——नेपालगञ्जमा

(३) ती भन्सारहरूको कामकाज कष्टम अफिसरहरू तालिम भै फर्किनआएसम्मको अन्तरीम काललाई उक्त स्थानमा बजार अड्डाले गर्नेछ। सन्धिपत्रअनुसार कष्टम अफिसरले गर्ने काम र जो चाहिने रेखदेख उक्त जिल्लाका बडाहाकिमहरूले गर्ने।

(४) अन्तरीमकालमा ती भन्सारहरूबाट गर्ने काम:—

(क) भारत सरकारको अन्तःशुल्क वा पैठारी भससूल माफी गराई वा फिर्ता हुने गरी भारतबाट वा बाहिरका मुलुकहरूबाट पैठारी भएर आउने मालहरू नेपाल सरहदमा आइपुगेपछि यस कामलाई भारत सरकारले खटाएको कष्टम अफिसरलाई सो मालहरू जचाई यस विषयको फारामहरू पास गराई दिने र अरु सम्बन्धित परिआएको काम गर्ने र यसरी पैठारी भै आउने मालमा नेपाल सरकारले ठेकेको महसूल लिने।

(ख) नेपालमा उब्जेको वा बनेको माल भारतबाहिर निकासी गर्दा भारत सरकारले लगाई राखेको निकासी महसूल, अन्तःशुल्क वा शेष नलाग्ने गरी निकासी गर्न नेपाल सरकारले ठेकेको निकासी महसूल लिई निकासी हुने माल भारत सरकारले यस कामको निमित्त खटाएको कष्टम अफिसरलाई जचाई सील गरी यस विषयको फारामहरू भराउन लगाई चलाउन गराउने।

(ग) अर्थ (आय) विभागबाट पठाएको ढाँचाबमोजिम यसरी निकासी पैठारी भएको मालहरूको छुट्टै लगत राख्ने राख्न लगाउने र यसबाट आएको महसूलको छुट्टै स्याहाले स्वेस्ता गर्ने गराउने । यसको छुट्टै मास्केवारी बनाई अर्थ (आय) विभागमा महिना महिनामा पठाउने ।

(नोट:---)

यसको ढाँचा चाँनै चलान भै आउनेछ ।

(५) यस विषयमा महसूल देहायबमोजिम लिने:—

(क) भारतको पैठारी महसूल नलाग्ने वा फिर्ता हुने गरी पैठारी हुने मालहरूमा भारतको भन्सार दरबन्दी (Indian Customs) मुताबिक बी फर्ममा उल्लेख गरिएको महसूल (सैकडा १० धरौट राख्ने रकम बाहेक) महसूल लिने ।

(ख) भारतको अन्तः शुल्क नलाग्ने वा फिर्ता हुने गरी पैठारी हुने मालहरूमा:—
एकसाईज फार्म हेरी भारतको एकसाईज ड्युटी निर्णय गरी रक्सी र चुरोटमा बाहेक एकसाईज ड्युटी माफी भएर आएको मालमा एकसाईज ड्युटी सरह मात्र महसूल लिने । तर चुरोटमा एकसाईज ड्युटी र एकसाईज ड्युटी बाहेकको मोलको ४ खण्डको १ खण्ड थप महसूल लिने (रक्सीमा एकसाईज ड्युटी र एकसाईज ड्युटी बाहेकको मोलको सैकडा सय थप महसूल लिने)

नोट:— भारतको एकसाईज ड्युटी निर्णय गर्दा बी फार्ममा लेखिएको दरदामको चेक गरी महसूल लिने गर्नु ।

(ग) भारतको निकासी महसूल नलाग्ने वा फिर्ता हुने गरी भारतबाट हिँड्ने रका मुलुकमा निकासी हुने मालहरूमा पछि निकासी भई आउनेछ ।

(घ) माथि दफा क, ख, ग, मुताबिक महसूल लिइसकेको मालमा साधारण दरबन्दी सवालबमोजिम निकासी पैठारी महसूल, ड्युटी दस्तुर र वकूआना लिनुपर्दैन ।

(ङ) माथि दफा ५ (क), (ख), (ग), मुताबिक महसूल लिई ४ को ७, ४ को ८ गर्नुपर्दैन र नेपाली सिक्काको दरबन्दी भएको भन्सारले हिन्दु-स्थानी सिक्कालाई नेपाली सिक्कामा बदल्नुपर्दा कं. रु. १०० को बराबर मोहरु १२५ मान्ने।

(च) समुद्रपार निकासीको निमित्त भित्री जिल्लाहरूबाट निकासी गर्दा सो भित्री जिल्लाका भन्सार बजारमा हिन्दुस्थान निकासीको दरबन्दी सवालब-मोजिम महसूल तिरी तराईको यो भन्सार बजारमार्फत फलाना मुलुकमा निकासी गर्ने भन्ने सो महसूल तिरेको भन्सारबाट निस्सा लिएर जानुपर्छ। यस्तो निस्सा लिएर आएको मालमा भारतपार निकासीको महसूल दफा ५ (ग) बमोजिम लिँदा सो पहिले तिरेर आएको महसूल रिहाई गरिदिनु।

(छ) दफा ५ (क), (ख) बमोजिम महसूल तिरी पैठारी गरिएको माल अर्को भन्सार बजार इलाकामा लैजाँदा सो महसूल तिरेको भन्सारबाट भन्सार तिरेको रसीद र फलाना इलाका जिल्लामा लैजाने भन्ने पुर्जी मराएर लैजानु-पर्छ। यस्तो निस्सा लिएर साथ लगेको मालमा सो अर्को भन्सार बजारबाट कुनै महसूल लिनुपर्दैन।

(ज) दफा ५ (क), (ग) बमोजिमको निकासी पैठारी महसूल तिब्बतमा गरिने निकासी पैठारीमा लाग्दैन।

(झ) यो सवाल चालु भएको विधिदेखि साविकमा इयुटो फ्री भएर आएको मालको वसार पसारमा प्रतिबन्ध लगाउन बनेको सवाल सम्वन्ध आदेशहरू जम्मा खारेज हुन्छ।

रामपसाद जोशी

असिस्टेन्ट सेक्रेटरी, अर्थ (आय) विभाग.

गौरखापत्र छापाखानाबाट प्रकाशित

368

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।